

विषय: ध्यानमा राख्नुपर्ने वर्षको अन्तका कुराहरू

शैक्षिक वर्ष सक्किने क्रममा, तपाईंलाई गर्मी महिनाहरूमा सुरक्षित रहन यहाँ केही ध्यानमा राख्नुपर्ने कुराहरू छन्। यो तपाईंले पाउनुहुने COVID-19 को अन्तिम साप्ताहिक ईमेल अपडेट हुनेछ – हामी तपाईंलाई [COVID प्रतिक्रिया वेबसाईट](#), *Inside UW* र आवश्यक भएमा ईमेल मार्फत जानकारी दिन जारी राख्नेछौं।

के तपाईंले पूरा रूपमा खोप लगाउनुभयो ?

बधाई छ! यदि तपाईंले क्याम्पस बाहिर खोप लगाउनु भएको हो भने, तपाईंको रेकर्ड *MyUHS* मा [अपलोड गर्न](#) नबिर्सनुहोला।

के तपाईंले आंशिक रूपमा खोप लगाउनुभएको छ ?

दुईवटा डोजको खोपको दोस्रो डोज लगाउनुहोला, क्याम्पसमा *UHS* बाट वा क्याम्पस बाहिरबाट ([VaccineFinder.org](#) वेबसाईटले सहयोग गर्न सक्दछ)

के तपाईं खोप लगाउनका लागि तयार हुनुहुन्छ ?

सोमबारदेखि शुक्रबार बिहान ८:३० बजेदेखि बेलुकी ४:३० बजेसम्म [Nick मा जानुहोला](#) वा खोप लगाउने समय बनाउनुहोला।

चाँडै यात्रा गर्दै हुनुहुन्छ ?

[CDC को मार्गदर्शन](#) हेर्नुहोला।

म्याडिसनमै बस्नुहुन्छ ?

- सोमबारदेखि, परीक्षण नाकबाट नमूना निकाल्नेमा (*nasal swab*) बदलिनेछ। यदि तपाईंले अहिले पूरा रूपमा खोप लगाउनु भएको छैन भने, तपाईंले आफ्नो *badge* लाई हरियोमा राख्नको लागि हरेक हप्ता परीक्षण गर्न जारी राख्नुपर्नेछ।
- क्याम्पसका धेरैजसो ठाउँहरूमा अब *badge* हरू चेक गरिनेछैन।
- सोमबार–शुक्रबार, ८:३० बजेदेखि बेलुकी ४:३० बजेसम्म, र दिउँसो १२ बजेदेखि १ बजेसम्म खानाको लागि बन्द हुने गरी, **Kohl Center, Pyle Center** र **Porter Boat House** मा (गाडिबाटै) गर्मी महिनाहरूमा परीक्षण प्रदान गरिनेछ।

सहयोग कसरी पाउने

- मे ९ बाट COVID-19 सहायता लाईन (608) 262-7777 फोन गर्नेहरूलाई उचित क्याम्पस संसाधनमा निर्देशन दिँदै यो स्वचालित सेवामा बदलिनेछ।
- [COVID-19 प्रतिक्रिया वेबसाईट](#) हेर्दै गर्नुहोला र covidresponse@vc.wisc.edu मा ईमेल पठाउनुहोला।